

आदरणीय नगरसभाका सभाध्यक्षज्यू
नगरसभा सदस्यज्यूहरु

गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा नगरस्तरीय राजश्व परामर्श समिति बाट प्राप्त मार्गदर्शन तथा गरिएका निर्णयहरु, नगरपालिकाको श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, बजेट तथा कार्यक्रम तयारीको क्रममा केन्द्र र प्रदेश बाट प्राप्त बजेट सीमा र नगरपालिकाको श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट तय गरिएको सीमा भित्र रही नगर कार्यपालिकाको निर्णय वमोजिम आ.व. २०७६/०७७ को बजेट यस सम्मानित नगरसभा समक्ष प्रस्तुत गरिएको छ । आ.व. ०७६/०७७ का लागि बजेट कार्यक्रम वनाउदा निम्न नीतिगत व्यवस्थाहरुको अवलम्बन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट, कार्यक्रम सम्बन्धी नीतिगत व्यवस्था ।

१. नगरपालिकाको आन्तरिक श्रोतको उच्चतम परिचालनका लागि नेपालको संविधान २०७२ र स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्देशित गरेका कर, दस्तुर सेवा शुल्कका क्षेत्रहरुको दायरा फराकिलो गर्दै नगरको श्रोत परिचालनमा सबै क्षेत्र र वर्गका नगरबासीहरुले आफुले आफ्नो क्षमता अनुसार योगदान गरेको महसुस गर्ने अवस्थाको सिर्जना गरिनेछ ।
२. नगरपालिकामा सेवाग्राहीहरुले सबै किसिमका राजश्व, कर दस्तुर र सेवा शुल्क बुझाए पछि सेवाग्राहीको मोबाइलमा SMS सेवाको माध्यमबाट कर तिरेको जानकारी सहित धन्यवाद ज्ञापन गर्न सफ्टवेयर पद्धतिको सुरुवात गरिनेछ ।
३. सम्पतिकर, भूमिकर (मालपोत), व्यावसाय कर, घर बहाल कर, सवारीकर लगायत व्यक्तिगत प्रकृतिका कर राजश्वको रेकर्ड सफ्टवेयरमा व्यवस्थित गरी एकै व्यक्तिले तिर्नु बुझाउनु पर्ने करहरु एकै पटक बुझाउन सक्ने गरी करदाता मैत्री पद्धतिको स्थापना र विकास गरिनेछ ।
४. प्राप्त हुने करको समुचित व्यवस्थापनका लागि सम्बन्धित संघ संस्था संग सहकार्य गरिनेछ ।
५. आन्तरिक श्रोतको दीगो व्यवस्थापन र नयाँ क्षेत्रहरुको पहिचान तथा विस्तारका लागि संभावित क्षेत्रहरुका विज्ञ समूहबाट अध्ययन गराई प्राप्त सिफारीसका आधारमा उपयुक्त निर्णय गरिनेछ ।

अव म आगामि आर्थिक वर्ष ०७६/०७७ को अनुमानित आयको विवरण ।

सि. नं.	मुख्य आय शीर्षक	रकम
१	आन्तरिक राजश्व	६ करोड ७८ लाख
२	राजश्व बाँडफाँड (घरजग्गा रजिष्ट्रेशन)	३ करोड
३	मौज्दात तथा अन्य आय	५९ लाख १२ हजार ३९९
	आन्तरिक श्रोतको जम्मा	१० करोड ३७ लाख १२ हजार ३ ९९ रुपैया मात्र
१	नेपाल सरकारबाट प्राप्त हुने बित्तिय समानिकरण अनुदान	१६ करोड ४३ लाख

२	नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान	२२ करोड २१ लाख
३	नेपाल सरकारबाट प्राप्त हुने राजश्व वाँडफाँड रकम	१२ करोड १९ लाख
४	प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान	१ करोड २९ लाख ८९ हजार
५	प्रदेश सरकारबाट प्राप्त हुने शशर्त अनुदान	१ करोड
६	प्रदेश सरकारबाट प्राप्त हुने राजश्व वाँडफाँड	१ करोड ९३ हजार
१०	वहुक्षेत्रीय पोषण कार्यक्रम	१७ लाँख ७९ हजार
११	सामी परियोजना	१७ लाँख
	संघ तथा प्रदेश वाट प्राप्त अनुदान	५४ करोड ४८ लाख ६१ हजार रुपैया मात्र
	आन्तरीक/ संघ प्रदेशवाट प्राप्त कूल जम्मा	६४ करोड ८५ लाख ७३ हजार ३९९ रुपैया मात्र

माथि उल्लेखित आन्तरिक राजश्व आमदानीका श्रोतहरु जुटाउने सन्दर्भमा विभिन्न समयमा गैंडाकोट नगरभित्र करशिक्षा अभियान संचालन गरिने छ भने नगर कार्यपालिकाले कार्यविधी वनाई कर असुल गर्ने व्यवस्था गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ को वजेटलाई निम्न बमोजिम खर्चमा विनियोजन गरिएको छ।

ब्ययको विवरण

सि.नं.	विवरण	यस वर्षको रकम आ.व. ०७६/०७७	कैफियत
१	कार्यालय प्रशासनिक खर्च	११ करोड ४८ लाख ६० हजार	
२	आर्थिक विकास समिति	१ करोड १५ लाख	
क	कृषि	५० लाख	
ख	पशुपंक्षि	६० लाख	
ग	सहकारी	५ लाख	
३	सामाजिक विकास समिति	४ करोड ३९ लाख	
क	वालमैत्री स्थानीय शासन	४० लाख	
ख	खेलकुद	१५ लाख	
ग	लक्षित वर्ग	८४ लाख	
	महिला	१८ लाख	
	आदिवासि जनजाती	१५ लाख	
	दलित	१२ लाख	
	वालवालिका	१० लाख	
	अपांग	१० लाख	
	जेष्ठ नागरिक	९ लाख	
	यूवा लक्षित कार्यक्रम	१० लाख	

घ	प्राविधिक शिक्षालय	३० लाख	
ङ	शिक्षा	१ करोड	
छ	स्वास्थ्य	९५ लाख	
ज	आयुर्वेद	५ लाख	
झ	अन्य सामाजिक स्नानघाँट	७० लाख	
४	पूर्वाधार विकास समिति	६ करोड ८२ लाख ३४ हजार ३९९	
५	वातावरण तथा विपद् व्यवस्थापन समिति	७० लाख	
६	संस्थागत विकास तथा सेवा प्रवाह समिति	५० लाख	
७	बहुक्षेत्रीय पोषण कार्यक्रम	१७ लाख ७९ हजार	
८	सामी परियोजना	१७ लाख	
९	शशर्त अनुदान संघीय सरकार कार्यक्रम	२२ करोड २१ लाख	
१०	शशर्त अनुदान प्रदेश सरकार	१ करोड	
११	विपद् व्यवस्थापन कोष लगायत ७ वटा कोष	३५ लाख	
	वडागत विभाजन	१२ करोड ९० लाख	
१२	वडा नं. ३ १४ १८ लाई प्रती वडा रु ८० लाखका दरले	२ करोड ४० लाख	
	वाँकि वडाहरुमा प्रति वडा रु ७० लाखका दरले	१० करोड ५० लाख	
१३	समपुरक अनुदान	१ करोड ५० लाख	
१३	लागत सहभागिता	१ करोड ५० लाख	
	जम्मा कार्यक्रम खर्च	६४ करोड ८५ लाख ७३ हजार ३९९ रुपैया मात्र	

- जम्मा नगरस्तरीय योजनामा छुट्टिएको बजेट रु. १५ करोड ६ लाख ३४ हजार ३९९